






American Rescue Plan ले धेरै न्यू योर्करका लागि स्वास्थ्य कभरेज खर्च न्यूनीकरण गर्दछ

NY State of Health ले तपाईंलाई नयाँ आर्थिक सहायता बुझ्न, तपाईंको कर क्रेडिट रकम अपडेट गर्न, तथा एक स्वास्थ्य योजना छनौट गर्न तथा किनमेल गर्न सहायता गर्न सक्छ।

NY State of Health मा सम्पर्क
गर्नुहोस्:

 अनलाइनमा nystateofhealth.ny.gov
मा आवेदन दिनुहोस्

 ग्राहक सेवा केन्द्रलाई मा फोन
गर्नुहोस् 1-855-355-5777
(TTY:1-800-662-1220)

 एक नामांकन सहायकबाट निःशुल्क
सहायता पाउनुहोस्। वेबसाइटमा
एकजना फेला पार्नुहोस्:
[info.nystateofhealth.ny.gov/
findassistor](https://info.nystateofhealth.ny.gov/findassistor)

नयाँ आर्थिक सहायता बुझ्नका लागि

- American Rescue Plan 11 मार्च, 2021 मा कानूनमा हस्ताक्षर गरियो। यसमा NY State of Health माध्यमबाट स्वास्थ्य बीमामा नामांकन हुने न्यू योर्करका लागि नयाँ तथा ठूला आर्थिक सहयोग समावेश छ।
- यो आर्थिक सहायता पहिलो पटक उच्च आमदानी भएका व्यक्तिहरू सहित हालै तथा नयाँ नामांकनमा उपलब्ध छ।
- NY State of Health बाट तपाईंलाई के गर्न आवश्यक छ भनेर सतर्क गराउने सूचना र ईमेलहरू हेर्नुहोस्।
- American Rescue Plan को सम्बन्धमा थप जान्नको लागि, कृपया निम्न वेबसाइटमा जानुहोस्:
[https://info.nystateofhealth.ny.gov/
AmericanRescuePlan](https://info.nystateofhealth.ny.gov/AmericanRescuePlan)

NY State of Health ले लागूयोग्य संघीय नागरिक अधिकारहरूका कानून र राज्य कानूनहरूको अनुपालन गर्छ र जाति, रङ, राष्ट्रियता, आस्था/धर्म, लिङ्ग, उमेर, वैवाहिक/पारिवारिक स्थिति, अपाङ्गता, गर्भसंग सम्बन्धित अवस्थाहरू, गिरफ्तारी रेकर्ड, अपराधी धारणा(हरू), लैङ्गिक पहिचान, लैङ्गिक झुकाव, पूर्व व्यवस्थित वंशाणुगत विशेषताहरू, सैन्य स्थिति, घरेलु हिंसा पीडित स्थिति र/वा प्रतिकारको आधारमा भेदभाव गर्दैन।

American Rescue Plan

ले धेरै न्यू योर्करका लागि स्वास्थ्य कभरेज खर्च न्यूनीकरण गर्दछ

तपाईंलाई के थाहा हुन आवश्यक छ:

तपाईं पहिले नै NY State of Health विभाग मार्फत स्वास्थ्य योजनामा नामांकन हुनुभए तथा आर्थिक सहायता प्राप्त गर्नुभएमा:

- अब तपाईं थप आर्थिक सहायताको लागि योग्य हुनुहुन्छ।
- NY State of Health ले तपाईंको नयाँ, अधिकतम कर क्रेडिट रकमको साथ अप्रिलको सुरुमा एक पत्र पठायो।
- NY State of Health ले तपाईंको लागि तपाईंको कर क्रेडिट रकमलाई स्वचालित रूपमा वृद्धि गर्यो। तपाईंले आफ्नो NY State of Health मा लगइन गरेर, तपाईंको नामांकन सहायकलाई सम्पर्क गरेर वा 1-855-355-5777 मा फोन गरेर परिवर्तन गर्न सक्नुहुन्छ।

तपाईंले NY State of Health विभाग मार्फत आवेदन दिनुभयो तर कुनै स्वास्थ्य योजनामा नामांकन हुनु भएको छैन भने:

- तपाईंलाई तपाईं आर्थिक सहायताको लागि योग्य हुनुहुन्थ्यो भनी भनिएमा, तपाईं अब धेरै कुरामा योग्य हुनुहुन्छ। तपाईंको NY State of Health खातामा अब पुनः लग इन गर्नुहोस् तथा तपाईं ठूलो कर क्रेडिटका लागि योग्य हुनुभएमा हेर्न जाँच गर्नुहोस्, त्यसपछि किन्नुहोस् तथा एक योजना छनोट गर्नुहोस्।
- तपाईंलाई तपाईं आर्थिक सहायताको लागि योग्य हुनुहुँदैन भनेर पहिल्यै भनिएको थियो भने, NY State of Health ले तपाईंलाई तपाईं हुनुहुन्छ भनेर सूचित गर्दै हालैको सूचना पठाएको छ। तपाईंको NY State of Health खातामा अब पुनः लग इन गर्नुहोस् तथा तपाईं कर क्रेडिटका लागि योग्य हुनुभएमा हेर्न जाँच गर्नुहोस्, त्यसपछि किन्नुहोस् तथा एक योजना छनोट गर्नुहोस्।

तपाईं पहिले नै NY State of Health योजनामा नामांकन हुनुहुन्छ तथा आर्थिक सहायता प्राप्त नगर्नुभए:

- अब तपाईं प्रीमियम कर क्रेडिटका लागि योग्य हुन सक्नुहुन्छ।
- तपाईं योग्य हुनुहुन्छ भने, NY State of Health ले तपाईंलाई तपाईंको नयाँ कर क्रेडिट रकम उल्लेख गर्दै एक पत्र पठाउनेछ। <https://info.nystateofhealth.ny.gov/AmericanRescuePlan> मा तपाईंको कर क्रेडिट कसरी गर्ने भनी निर्देशनहरू उपलब्ध हुनेछन्।

तपाईंले NY State of Health विभाग मार्फत योजनामा नामांकन नगर्नुभए तथा आवेदन कहिल्यै सुरु नगर्नुभए:

- तपाईं केको लागि योग्य हुनुहुन्छ पत्ता लगाउन nystateofhealth.ny.gov मा आवेदन दिनुहोस्।
- धेरै जसो न्यूयोर्कहरू न्यून खर्च वा निः शुल्क कभरेजको लागि योग्य हुन्छन्।